

## DeKalb का विद्यालयहरूमा अश्वेतहरूको जीवनले अर्थ राख्छ अभियान सप्ताह

### अमेरिकीमा अश्वेतहरूको योगदानको प्रशंसा – प्रत्यक्ष भर्चुअल गोष्ठी

#### भर्चुअल गोष्ठीका समयवर्ती सत्रहरू:

- प्रत्येक उपकरणका लागि एक सत्र चयन गर्नुहोस् ।
- बिहान 11:00 बजेको सत्रमा जोडिन नीलो शीर्षकमा क्लिक गर्नुहोस्

हामीले तपाईंको लागि गोष्ठीमा सहभागी हुनका निम्ति तथा अफ्रिकी अमेरिकाहरूले अमेरिकामा पारेको प्रभावको बारेमा थप जानकारी हासिल गर्न विभिन्न वक्ता तथा शीर्षकहरू तयार गरेका छौं । भर्चुअल गोष्ठीका दौडान, एउटा निर्धारित समयमा, तपाईंलाई च्याट फिचरमा भएको लिङ्कमा क्लिक गर्न लगाइनेछ ।

#### सत्र 1: स्थापित जड: अफ्रिकी-अमेरिकी इतिहास र सम्पदा

##### वक्ता: Mawuli Davis

अफ्रिकी अमेरिकीहरूले DeKalb County र विश्व भरको समृद्धिमा योगदान पुर्याएका छन् । तपाईंले हाम्रो देश तथा टोललाई प्रभावित गरेका र आकार दिएका अफ्रिकी अमेरिकी नेतृत्वकर्ताहरू, र सरकार, शिक्षा, व्यापार, र सामुदायिक संस्थाहरूको क्षेत्रमा धेरै वर्षको समयमा गरिएका प्रगतिहरूको बारेमा थप जानकारी हासिल गर्नु हुनेछ ।

#### सत्र 2: अश्वेत तथा STE(A)M

##### वक्ता: डा. Noreen Khan-Mayberry

अश्वेतहरूले STE(A)M का क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् जसले हाम्रो विश्वलाई आकार दिएको हुन्छ, र हामीलाई अझै पनि त्यस्ता धेरै व्यक्तिहरू चाहिन्छ । National Science Foundation बाट उपलब्ध अन्तिम तथ्याङ्क अनुसार, 2001 देखि 2016 सम्मको समयमा, अश्वेत विद्यार्थीहरूले 9% को स्थिर अनुपातमा स्नातक डिग्री प्राप्त गरेका छन्; इन्जिनियरिङमा यो अनुपात 5 प्रतिशत बाट 4 प्रतिशतमा घटेको छ, गणितमा, यो 7 प्रतिशतबाट 4 प्रतिशतमा घटेको छ । यो सत्रमा, विद्यार्थीहरूले STE(A)M को क्षेत्रमा निर्माता, सिर्जनाकर्ता, तथा नवप्रवर्तक बनेका प्रेरणादायक विभिन्न अश्वेत नागरिकहरूको बारेमा जान्ने छन् ।

#### सत्र 3: सहयोग मायु ठीक हो: अश्वेत समुदायहरूमा मानसिक स्वास्थ्य

##### वक्ता: डा. Nicole Prad Jennings

अमेरिकी जनसङ्ख्याको 13.4% मानिसहरू आफूलाई अश्वेत वा अफ्रिकी-अमेरिकीको रूपमा पहिचान गर्छन् र ती मध्ये, 16% ले उनीहरूमा मानसिक रोग छ भनेर जानकारी गराएका छन्, त्यो भनेको 70 लाख मानिसहरू हुन् । Mental Health of America को अन्तिम सर्वेक्षण अनुसार, यो दर समग्र अमेरिकी जनसङ्ख्याको दर भन्दा कम भए पनि, डिप्रेसनका गम्भीर लक्षणहरू देखिने घटना 12-17 वर्षका अश्वेत तथा अफ्रिकी अमेरिकी युवाहरूमा 9 प्रतिशतबाट 10.3 प्रतिशत, 18-25 वर्षका युवाहरू 6.1 प्रतिशतबाट 9.4 प्रतिशत, र 26-49 वर्ष उमेर समूहमा 5.7 प्रतिशतबाट 6.3 प्रतिशत पुगेको छ ।

**सत्र 4: अश्वेत बालबालिकाहरूको कथा****वक्ताहरू: Hootdini & Mr. Cobb**

अफ्रिकी अमेरिकीले धेरै पुस्तकहरू लेखेका छन् जुन वर्षौं लगाएर यहाँसम्म आइपुगेका छन् । हामीले चिनजानका Hootdini र श्री Cobb ले प्रसिद्ध अफ्रिकी अमेरिकी लेखकहरूका बाल पुस्तकहरू वाचन गर्नु हुनेछ ।

**सत्र 5: अश्वेत समुदायमा सम्पत्ति वितरणको अन्तर****वक्ता: Royce Richardson**

सम्पत्ति वितरणको अन्तर अन्त्य गर्न अश्वेतहरूलाई निकै माथि उठाउनु जरुरी छ र यसका प्रगतिशील सोचाइ आवश्यक पर्दछ । Brookings Institute का अनुसार, मध्यम स्तरको श्वेत परिवारको कुल सम्पत्ति मध्यम स्तरको अश्वेत परिवारको भन्दा 10 गुणा बढी छ । यदि अश्वेत नागरिकहरूको घरपरिवारसँग अमेरिकी जनसङ्ख्याको अनुपातमा राष्ट्रिय सम्पत्तिको हिस्सा हुने हो भने, घरपरिवारको कुल सम्पत्ति \$2.54 ट्रिलियन नभइ \$12.68 ट्रिलियन हुने थियो । त्यसकारण, सम्पत्तिको जातीय अन्तर \$10.14 ट्रिलियनको हुन्छ । यो सत्रमा, तपाईंले सम्पत्ति वितरणको यो अन्तर कसरी अन्त्य गर्न सकिन्छ भन्ने बारेमा विशेषज्ञहरूको कुरा सुन्नु हुनेछ ।

**सत्र 6: जनताका लागि, जनताद्वारा: असन्तुलित न्यायिक र विधायीकी प्रणालीका****वक्ता : Kayla Kudratt**

अमेरिकी न्यायिक प्रणालीमा जातीय असमानता छ । Sentencing Project को अन्तिम प्रतिवेदन अनुसार, 2016 मा, संयुक्त राज्य अमेरिकामा पक्राउ परेका सबै व्यक्तिहरू मध्ये 27 प्रतिशत अश्वेत अमेरिकीहरू थिए— जुन कुल जनसङ्ख्यामा उनीहरूको दोब्बर हिस्सा हुन्छ । अश्वेत युवाहरूको सङ्ख्या अमेरिकी बालबालिकाहरूको जनसङ्ख्याको 15% थियो, तर पनि, त्यो वर्ष अश्वेत किशोरकिशोरीको गिरफ्तारी ले 35% हिस्सा लियो । यो सत्रमा, तपाईंले असन्तुलित प्रणालीहरू र हामी यो चक्रलाई कसरी तोड्न सक्छौं भन्ने कुरा सिक्नु हुनेछ ।